




हिमा गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
कालिकाखेतु, जुम्ला



सेवा प्रवाह मापदण्ड

२०७६



प्राक्ष प्रशासकीय अधिकृत

हिमा गाउँपालिका पालिका
गाउँकार्यपालिकाको कार्यालय
कालिकाखतु जमला ।



सेवा प्रवाह मापदण्ड (Service Delivery Standard)

सि. नं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरु	जिम्मेवार शास्त्रा /अधिकारी	लाग्ने समय	लाग्ने धूल्क वा दस्तूर	मपदण्ड
१	उपभोक्ता समिति दर्ता	<ul style="list-style-type: none"> ➤ उपभोक्ता समितिको निवेदन । ➤ उपभोक्ता समिति गठन गर्ने सम्बन्धमा आमनेतादाट भएको निर्णयको प्रतीकिए । ➤ उपभोक्ता समितिका सदस्यहरुको नामिकता प्रमाणपत्रको प्रतीकिए । 	गोरना, अनुगमन तथा तथ्याक शास्त्रा	सोही दिन	निवेदन प्राप्त भएको दिन दर्ता भएको हनुमाने ।	निवेदन प्राप्त भएको दिन सिफारिस भएको हनुमाने ।
२	उपभोक्ता समितिको दैक खाता छोल्ने सिफारिस	<ul style="list-style-type: none"> ➤ उपभोक्ता समितिको निवेदन । ➤ दैक खाता लेन्ने सम्बन्धमा भएको उपभोक्ता समितिको बैठकको निर्णयको प्रतीकिए । ➤ खाता सञ्चालकहरुको नेपाली लागरिकता प्रमाणपत्रको प्रतीकिए । ➤ खाता सञ्चालकहरुको पासपोर्ट संडिङको फोटो २ प्रति । ➤ सम्बन्धित बैठकको खाता खोल्ने सम्बन्धी कागजातहरु । 	आधिक प्रशासन शास्त्रा	सोही दिन	निवेदन प्राप्त भएको दिन सिफारिस भएको हनुमाने ।	निवेदन प्राप्त भएको दिन सिफारिस भएको हनुमाने ।
३	दोकानाहरुको सम्झौता	<ul style="list-style-type: none"> ➤ व्यहोरा खुलेको निवेदन । ➤ योजना चमरसभाचाट सीकृत भएको विवरण । 	गोरना, अनुगमन तथा तथ्याक शास्त्रा	३ दिन भित्र	निष्ठुक	३ दिन दिनच सामान्य भएको हनुमाने ।


प्रमुख प्रशासको
अधिकृत

► सम्बन्धित प्राचीनिकवाट योजनाके सम्बन्धमा तथार गरेको लागत अनुमान एवं डिजाइन ।

► योजना सञ्चालन गर्नपूर्वको अवस्थाको फोटो ।

४ योजनाहस्तको रकम भुकानी

- उपभोक्ता समितिको निवेदन ।
- योजना सम्पन्न भएको भर्ती उपभोक्ता समितिको बैठकबाट भएको निर्णयको प्रतिलिपि ।
- सम्बन्धित प्राचीनिकवाट तथार पोरेको प्रतिवेदन प्रतिवेदन, कार्यसम्बन्ध प्रतिवेदन र नापी किताब ।
- योजना सञ्चालन पूर्व, सञ्चालनको अवस्था र सम्पन्न पञ्चालनको फोटो ।
- सार्वजनिक परिष्कण फाराम ।
- आयोजनाको भौतिक तथा वित्तीय प्रगति प्रतिवेदन ।
- अनुगमन तथा मूल्याङ्कन समितिको सिफारिस (बडा स्तरीय र नगरस्तरीय) ।
- बडा कार्यालयको सिफारिस ।
- योजना सम्झौता तथा कार्यादेशको प्रतिलिपिहरु ।
- रकम खर्च गरिएका बीच भरपाईहरु ।

उपभोक्ता समितिको बैठक खाता बन्द गर्ने सिफारिस सक्रियता लागाउन लागाउन

द्वितीय घटना दर्ताका सक्रियता लागाउन लागाउन

संघ / संस्था दर्ता

प्रमाणीकरण

संघ / संस्था

प्रमाणीकरण

सामाजिक विचास भाष्या

प्रमुख

५	योजनाहस्तको रकम भुकानी	योजना, अनुगमन तथा तथाको आधिक प्रशासन आवाहा	३ दिन भित्र	नियुक्त	३ दिन भित्र भुकानी भएको हुनपर्ने ।
६	द्वितीय घटना दर्ताका सक्रियता लागाउन लागाउन	उपभोक्ता समितिको निवेदन । बैठक खाता बन्द गर्ने सञ्चालन कार्यालयको उपभोक्ता समितिबाट भएको निर्णयको प्रतिलिपि । योजना सञ्चालनका सञ्चालनमा छुने भन्ने देवरज कार्यम नभएको हुनपर्ने ।	३ दिन भित्र	आर्थिक ऐनले बोहोजिय तोके	३ दिन भित्र भएको हुनपर्ने ।
७	द्वितीय घटना दर्ताका सक्रियता लागाउन लागाउन	► उपभोक्ता समितिको निवेदन । ► प्रमाणीकरण चर्चामै सञ्चालन कार्यालयहरु । व्यवोरा खुलेको निवेदन । सञ्चालन पदाधिकारीहरुको विवरण । सञ्चालन विधान वा नियमावली ३ प्रति ।	३ दिन भित्र	आर्थिक ऐनले बोहोजिय तोके	३ दिन भित्र भएको हुनपर्ने ।
८	द्वितीय घटना दर्ताका सक्रियता लागाउन लागाउन	प्रमुख प्रशासनीय अधिकृत वा निजले तोकेको अधिकारी	३ दिन भित्र	आर्थिक ऐनले बोहोजिय तोके	३ दिन भित्र भएको हुनपर्ने ।